

मिति २०७८ साल बैशाख १९ गतेको कार्यपालिका बैठकको निर्णय
प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. स्थानीय हाटबजार उद्घाटन सम्बन्धमा ।
३. स्थानीय विपद् व्यवस्थापन समितिबाट पेश भएको प्रस्ताव सम्बन्धमा ।
४. गाउँ शिक्षा समितिबाट पेश भएको प्रस्ताव सम्बन्धमा ।
५. कर्मचारी माग सम्बन्धमा ।
६. नीति तथा कार्यविधि पारित सम्बन्धमा ।
७. योजना परिवर्तन सम्बन्धमा ।
८. गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन सम्बन्धमा ।
९. राष्ट्रपति रनिङ् सुधार कार्यक्रम सम्बन्धमा ।
१०. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भएको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा मिति २०७७/१२/३० गतेको कार्यपालिकाको बैठकबाट निर्णय भई मिति २०७८/०१/२४ गते हुने भनिएको हाट बजार उद्घाटन कार्यक्रम, विश्व माहामारीको रूपमा फैलिएको नयाँ भेरिएन्ट सहितको COVID-19 को प्रतिकुल असरलाई मध्ययनजर गरि अर्को निर्णय नभए सम्मको लागि स्थगन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा मिति २०७८/०१/१९ गते बसको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकबाट पेश भएका प्रस्तावलाई देहाय बमोजिम अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो । समितिको निर्णय यसै साथ संलग्न छ ।
 - क) गाउँपालिका हाटबजार क्षेत्रमा १० बेडको क्वारेन्टाईन निर्माण गर्ने ।
 - ख) स्वास्थ्यकर्मीको बिदा स्वीकृति नगर्ने र बिदामा बसेकालाई कार्यालयमा फर्कने आदेश गर्ने ।
 - ग) विपद् भण्डार भवन निर्माण सम्बन्धमा प्रस्ताव पेश भए बमोजिम गर्ने ।

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा मिति २०७८/०१/१६ गतेको गाउँ शिक्षा समितिको निर्णयबाट पेश भएको प्रस्ताव देहाय बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
- क) बिद्यालय वा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन-पाठन जारी राख्ने ।
- ख) मिति २०७८/०१/२१ गतेबाट दिनको ३ सिफ्टमा नयाँ भेरिएन्ट सहितको COVID-19 संक्रमणलाई मध्यनजर गरि स्वास्थ्यका मापदण्डहरू पूर्ण रुपमा पालना गरि सम्पूर्ण कक्षाहरू बार्हिक परीक्षा सञ्चालन गर्ने ।
५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा रिक्त दरबन्दी अनुसार कृषि तथा पशु तर्फका कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूको पदपूर्तिको लागि प्रदेश लोक सेवा आयोग, प्रदेश नं. १ सँग माग गर्ने सर्वसम्मतबाट निर्णय गरियो । माग आकृति फारम यसै साथ संलग्न छ ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको विधेयक समितिबाट मिति २०७७/१२/१२ र २०७७/१२/३० गतेको कार्यपालिका बैठकमा प्रस्ताव भएका नीति तथा कार्यविधि देहाय बमोजिम स्वीकृत गर्ने निर्णय गरियो ।

| सि.नं. | विवरण | पारित विधि |
|--------|--|------------|
| १. | उर्जा विकास उप समिति गठन तथा सञ्चालन कार्यविधि, २०७७ | सर्वसम्मत |
| २. | नवीकरणीय उर्जा नीति, २०७७ | सर्वसम्मत |

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७७/७८ को लेति १ विद्युत मर्मत योजनालाई परिवर्तन गरि लेति १ कल्याण घुम्ति सोलिड् योजना कार्यान्वयन गर्ने र सभामा अनुमोदनको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति देहाय बमोजिम गठन गर्ने र वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति वडा समितिबाट बैशाख मसान्त भित्र निर्णय गरि गाउँ कार्यपालिकाको कार्यालयमा जानकारी गराउने सर्वसम्मतबाट निर्णय गरियो ।

अध्यक्ष- गोविन्द बहादुर पौडेल (गाउँपालिका अध्यक्ष)

उपाध्यक्ष- शान्ता ढुंगेल(गाउँपालिका उपाध्यक्ष)

सदस्यहरु-

१. कुमार राज सुवेदि (वडाध्यक्ष, वडा नं. १)
२. रामहरी बुढाथोकि (वडाध्यक्ष, वडा नं. २)
३. गोपाल खड्का (वडाध्यक्ष, वडा नं. ३)
४. घन बहादुर कार्की (वडाध्यक्ष, वडा नं. ४)
५. गोपाल खत्री (वडाध्यक्ष, वडा नं. ५)
६. टिकाराम क्याप्लाकी मगर (वडाध्यक्ष, वडा नं. ६)
७. बेद बहादुर कार्की(वडाध्यक्ष, वडा नं. ७)
८. विशाल कुमार पौडेल(वडाध्यक्ष, वडा नं. ८)
९. शुकविर तामाङ् (वडाध्यक्ष, वडा नं. ९)
१०. सिता पौडेल (महिला सदस्य, वडा नं. ६)
११. राम्रिमाया साकी (दलित महिला सदस्य, वडा नं. ४)
१२. लबहरी खत्री (कृषि शाखा प्रमुख)
१३. दिनानाथ चौधरी (स्वास्थ्य कार्यालय प्रमुख)
१४. राज कुमार कटवाल (पशुपन्धी शाखा प्रमुख)
१५. कमल जिरल (खा.पा.स.टे)
१६. नर्मदा खतिवडा (प्रा.स.)
१७. अशोक घिमिरे (शिक्षा अधिकृत)
१८. बलराम फुयल (लेखापाल)
१९. द्रोण कुमार धमला (सूचना प्रविधि अधिकृत)
२०. विपना श्रेष्ठ (योजना अधिकृत)

सदस्य सचिव- अभय कुमार गुप्ता (प्रमुख प्रशासकीय अधिकृत)

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा मिति २०७७/११/२७ गते देखि २९ गते सम्म सञ्चालित राष्ट्रपति रनिङ् शिल्ड कार्यक्रमको खर्च विवरण अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो । खर्च विवरण यसै साथ संलग्न छ ।

१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा आवश्यकताका आधारमा आगामि कार्यपालिकाको बैठक बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।